

२) पुरा नाम: Full Name:	<input type="text"/>	पिताको नाम: Father's Name:	<input type="text"/>
बाजेको नाम: Grand Father's Name:	<input type="text"/>	पति/पत्नीको नाम: Spouse Name:	<input type="text"/>
स्थायी ठेगाना: Permanent Address:	<input type="text"/>	अस्थायी ठेगाना: Temporary Address:	<input type="text"/>
नागरिकता नं.: Citizenship No.:	<input type="text"/>	पासपोर्ट नं.: Passport No.:	<input type="text"/>
		सम्पर्क नं.: Contact No.:	<input type="text"/>

३) पुरा नाम: Full Name:	<input type="text"/>	पिताको नाम: Father's Name:	<input type="text"/>
बाजेको नाम: Grand Father's Name:	<input type="text"/>	पति/पत्नीको नाम: Spouse Name:	<input type="text"/>
स्थायी ठेगाना: Permanent Address:	<input type="text"/>	अस्थायी ठेगाना: Temporary Address:	<input type="text"/>
नागरिकता नं.: Citizenship No.:	<input type="text"/>	पासपोर्ट नं.: Passport No.:	<input type="text"/>
		सम्पर्क नं.: Contact No.:	<input type="text"/>

In case of Minor (नाबालक भएमा)

Date of Birth (जन्म मिति) :

Day (दिने) Month (पछिने) Year (सन्)

Name of Minor (नाबालकको नाम) :

Name of Guardian (अभिभावकको नाम) :

Relation with Minor (नाबालकसँगको नाता) :

Nominee Details (इच्छाएको व्यक्तिको विवरण)

Photograph (फोटो)	<p>I hereby give details of the nominee(s) to receive the amount which may be due to me in my account of Synergy Multipurpose Co-operative Society Ltd. in the event of my death.</p> <p>(सिनर्जी बहुउद्देश्यीय सहकारी संस्था लि. मा मेरो नामको खाताका बाँकी रहेको रकम मेरो शेष पछि प्राप्त गर्न मिल्ने गरी निम्न व्यक्ति(हरू) लाई इच्छाएको छु/छौं ।)</p>	<p>And in the event of my death during the minority of the above nominee(s), I appoint the following person(s) to receive total amount due to me on behalf of nominee(s).</p> <p>(माथि उल्लेखित मैले इच्छाएको व्यक्ति नाबालक वा छदा मेरो मृत्यु भएमा म निम्न व्यक्तिलाई उल्लेखित इच्छाएको व्यक्तिको तर्फबाट मेरो शेष पछि मैले इच्छाएको व्यक्तिको प्रतिनिधित्व गरी सिनको लागि नियुक्त गरेको छु/छौं ।)</p>
----------------------	---	--

Name of Nominee: (इच्छाएको व्यक्तिको नाम)	<input type="text"/>
Relation to A/C Holder: (खातावालासँगको नाता)	<input type="text"/>
Father's Name: (बाबुको नाम)	<input type="text"/>
GrandFather's Name: (बाजेको नाम)	<input type="text"/>
Date of Birth: (जन्म मिति)	<input type="text"/>
Citizenship No: (नागरिकता नं.)	Passport No.: पासपोर्ट नं.
Permanent Address: (स्थायी ठेगाना)	<input type="text"/>
Present Address: (हालको ठेगाना)	<input type="text"/>
Phone/Mobile No.: (फोन/मोबाइल नं.)	<input type="text"/>

Only for Periodic Deposit (आवधिक निक्षेपको लागि मात्र)

Deposit Details (निक्षेप विवरणहरू) :

Amount (Rs.): Amount in words:
(रकम रु.) (अक्षरैपी)

Period of Deposit (निक्षेप अवधि)	Interest Payment Schemes (ब्याज भुक्तानी योजना)	Interest Payment Mode (ब्याज भुक्तानी तरिका)
<input type="checkbox"/> 3-6 Months (३-६ महिना)	<input type="checkbox"/> Quarterly (त्रैमासिक) <input type="checkbox"/> Yearly (वार्षिक) <input type="checkbox"/> After Maturity (एकमुष्ट)	<input type="checkbox"/> I will collect myself (आफै लिन आउने)
<input type="checkbox"/> 1 Year (१ वर्ष)		<input type="checkbox"/> Transfer in my account in your Co-operative (बस संस्थामा रहेको मेरो बचत खातामा जम्मा हुने)
<input type="checkbox"/> 2 Year (२ वर्ष)		Account No. (खाता नं.):
<input type="checkbox"/> 3-above (३ वा सो भन्दा माथी)		<input type="text"/>
<input type="checkbox"/> Others (अन्य)		

Date of Deposit (जम्मा गरेको मिति)	Date of Maturity (म्याद सकिने मिति)	Interest Rate (ब्याजदर)	Scheme (योजना)

If any Terms (अन्य शर्तहरू).....
.....

Signature Card (दस्तखत नमूना कार्ड)

Special Instruction (विशेष निर्देशन)

A) Name (नाम): Signature (दस्तखत):	PP size Photograph (फोटो):	B) Name (नाम): Signature (दस्तखत):	PP size Photograph (फोटो):
C) Name (नाम): Signature (दस्तखत):	PP size Photograph (फोटो):	D) Name (नाम): Signature (दस्तखत):	PP size Photograph (फोटो):

FOR OFFICE USE ONLY

Date of A/C Opened (खाता खोलेको मिति)

Prepared by (तयार गर्ने)

Computer Entry (कम्प्युटर इन्ट्री)

Approved by (प्रमाणित गर्ने)

GENERAL CONDITIONS GOVERNING ACCOUNT (सामान्य शर्त)

- The account opened with the Co-operative will be operated according to the Laws and Regulations of Nepal, Customs and Procedures common to Co-operative. (यस संस्थामा खोलिएको खाताको सञ्चालन नेपालमा प्रचलित ऐन, नियम तथा सहाकारी क्षेत्रमा प्रचलित परम्परा र चलन अनुसार हुनेछ ।)
- The Co-operative reserves the right to amend these rules & Account Interest rate at any time and in any manner which the Co-operative deems necessary without notice to the applicants or to the public (संस्थाले आफ्नो स्वधिकेता कुनै पनि बेला पूर्व सूचना सहित वा बेगर पनि खाता सञ्चालन सम्बन्धि नियम तथा खाताको व्याजदर परिवर्तन गर्न सक्नेछ ।)
- The Co-operative is entitled to hold transaction of the account without notice if the conduct of the account is in the opinion of the Co-operative unsatisfactory or other reasons whatsoever. (संस्थालाई कुनै खाता सञ्चालन गर्न दिन अनुपयुक्त लागेमा आफ्नो स्वधिकेता बिना सूचना नै उक्त खाताको कारोवार रोक्का गर्न सक्नेछ ।)
- The funds in an account would be considered by the Co-operative to be security for all the obligations present or future of the account holder to the Co-operative and in the event of the dishonor of such obligations the Co-operative is entitled to utilize such funds against the obligations of the account holder to the Co-operative without notice to the account holder. (खातामा रहेको सम्पूर्ण रकम खातावालाको संस्था उपर रहेको हरेक प्रकारको दायित्वको (वर्तमान वा भविष्यमा श्रृजना जुने) सुरक्षण सरह मानिनेछ र खातावालाको उक्त रकमहरू संस्थासँग खातावालालाई कुनै सूचना नदिई त्यस्तो दायित्व बापत कटौति गरि मिलाउन गर्न सक्नेछ ।)
- The account holder must maintain the prescribed minimum balance as set by the Co-operative from time to time and I/we agree for the Co-operative to hold the aforesaid prescribed minimum balance. (खातामा संस्थासँग समब-समयमा तोकिएको अनुहारको न्यूनतमा मौज्जात रहेको हुनुपर्नेछ । साथै उक्त आवश्यक न्यूनतमा मौज्जात संस्थासँग रोक्का राखेमा मेरो/हाम्रो मन्जुरी छ ।)
- In the case of Minor account when s/he becomes major s/he will be automatically authorized to operate such account. (नाबालक खाताको हुनामा खातावाला बालिय भएपछि निजले सो खाता स्वतः सञ्चालन गर्न पाउने छ ।)
- Cheques should be signed as per the specimen signature (s) provided to the Co-operative and any alteration in the cheque must be authenticated by the drawer's signature. (चेकमा गरिएको दस्तखत संस्थासँग दिइएको दस्तखत जम्मा बमोजिम हुनुपर्ने र चेकमा केही हेरफेर गरिएमा पुरा दस्तखतद्वारा प्रमाणित गर्नु पर्नेछ ।)
- Post-dated/stale cheques and mutilated cheques shall not be honored. Cheque bearing a date six months before the date of presentation is considered as stale cheque and future dated cheque is considered as post dated cheque. (पछिस्तो मितिको वा म्याद गुडेको वा केरमेट गरिएको चेकको भुक्तानी गरिने छैन । भुक्तानीका लागि प्रस्तुत गरिएको मिति ६ महिना अघिको मिति भएको चेकलाई न्याद गुडेको र भविष्यको मिति उल्लेख भएको चेकलाई पछिस्तो मितिको चेक मानिने छ ।)
- Passbook and cheque issued by Co-operative are the property of account holders) and it is their responsibility to keep them in safe custody at all times. The account holder(s) should immediately notify the Co-operative and give a written request if such instrument is stolen or lost. The Co-operative will not be liable for any loss due to payment of lost or stolen instrument if the payment is made prior to receipt of such instruction or unless Co-operative has sufficient time available to act on the request. (संस्थाद्वारा जारी गरिएको पासबुक तथा चेक खातावाला(हरू)का सम्पत्तिको हुन् र तिबलाई सदैब सुरक्षित राख्नु उनीहरूको नै जिम्मेवारी हुनेछ । यी कागजातहरू चोरी भए वा हराएमा संस्थासँग तत्काल खबर गर्नुका साथै लिखित जानकारी समेत दिनु पर्नेछ । जारी गरिएका कुनै चेकको भुक्तानी रोक्का गर्न खातावालासँग निर्देशन नदिएको अवस्थामा वा दिइएको निर्देशन पालना गर्नका लागि पर्याप्त समय नभई भुक्तानी हुन गएमा संस्था जवाफदेहि हुने छैन ।)
- The Co-operative shall take due care to ensure that credit and debit entries are correctly recorded in the accounts. In case of any error, the Co-operative shall be within its rights to make the correct adjusting entries without notice and recover any amount due from the account holder(s) (खातावाला(हरू)को खातामा गरिने ऋणा वा ऋन रकमलाई अनिलेख गर्न कुरामा संस्थासँग पुरापुर ध्यान दिनेछ कारणावधि कुनै नस्ती भएको सप्टमा बिना सूचना खाता समायोजन गरी सच्याउने र खातावालासँग लिखित ऋकी रकम असुल गर्न अधिकार संस्थासँग हुनेछ ।)
- Any Change in the address or account operation should be immediately informed to the Co-operative. (खातावालाको ठेगाना भन्दा वा खाता सञ्चालनमा कुनै परिवर्तन भएमा त्यसको जानकारी तत्काल संस्थासँग दिनु पर्नेछ ।)
- In the absence of a contract to the contrary which has been brought to the notice of the Co-operative by all operators of the joint account on the death of one or more of them, the balance in the account shall be payable equally to the survivor(s) and legal heir of the deceased. (अन्वया सम्मतीता भएको अवस्थामा बाहेक दुई भन्दा बढी व्यक्तिको नाममा रहेको कुनै खाताको रकम तीमध्ये कुनै व्यक्तिको मृत्यु भएमा जीवित खाता सञ्चालक र मृत्यु भएका सञ्चालकको कास्ती हुनासाथै बराबरी हिसाब भुक्तानी गरिनेछ ।)
- Cheque book/Account Statement will be delivered to the third party only upon the submission of authorization letter and identity documents of the receiver (खातावालाको अधिकारिक दस्तखत सहितको मन्जुरीनामा भएमा मात्र तोकिएको व्यक्तिलाई निजको परिचय पत्रको आधारमा चेकबुक/खाताको स्टेटमेन्ट उपलब्ध गरिनेछ ।)
- Account holders can close account by giving one business day's written account closing request along with the submission of unused cheques and passbook provided by the Co-operative relation to the account. Account closing charges will be levied as per the Co-operative's prevailing schedule of charge. (खाता बन्द गर्नको लागि प्रयोग नगरिएको चेकबुक सहित एक दिन अगावै निवेदन दिनु पर्नेछ । खाता बन्द गर्दा साम्ने शुल्क संस्थासँग समय समयमा निर्धारण गरे बमोजिम हुनेछ ।)
- If conflicting instructions are issued by any of the signatories, the Co-operative may stop the operation of the account until the dispute is resolved to the satisfaction of the Co-operative. (खाता हस्ताक्षरी मध्ये कसैबाट विवादास्पद निर्देशन जारी भएमा विवाद सम्बन्धी संशोधनक परिणाम जनाए सम्म संस्थासँग खाता सञ्चालन रोक्का गर्न सक्नेछ ।)
- The Co-operative shall make endeavors to preserve the secrecy of the account. Nevertheless the Co-operative shall disclose any information as required by any investigating or government authority provided the Co-operative believes it is obliged to release such information. (खाताको गोप्यता कायम राख्न संस्थासँग सक्दो प्रयास गर्नेछ । तथापि प्रचलित कानून बमोजिम कुनै जाँच अधिकारी वा सहाकारीले अधिकारीले मागेको अवस्थामा संस्थासँग खाता सम्बन्धी आवश्यक सूचना सम्बन्धित निकायसँग उपलब्ध गराउन सक्नेछ ।)
- All Periodic Account Holder's maintain their deposit amount defined as per their account type. Therefore, Co-operative reserves the Payment if any. (बचतकर्ताले आफ्नो आवधिक बचत खाताको रकम उल्लेखित खाताको नियमानुसार बचत गर्नुपर्ने छ । अन्यथा संस्थासँग सो रकम भुक्तानी गर्न सम्बन्धमा कुनै पनि निर्णय गर्न सक्नेछ ।)

Anti Money Laundering:

- I/We hereby declare that the account is opened with money obtained from legal means. All transaction in the account shall remain legitimate and the account shall not be used for the purpose of money laundering. If the Co-operative comes to know or suspects that the account is being used to process illegal proceeds I/We shall have no objection if the Co-operative block the account and report the fact to the concerned authorities. (मैले/हामीले खातामा राखेको रकम कानून सम्मत कारोवारबाट प्राप्त भएको हो । खातामा कानून सम्मत कारोवार मात्र गर्न छु/छौ । मुद्दा निर्मलीकरणको प्रयोजनको लागि खाता प्रयोग गर्न छैन/छैनौ । गैरकानूनी कारोवारमा खाता प्रयोग गरिएको छ भन्ने संस्थाको जानकारीमा आएमा वा संस्थासँग त्यस्तो सामेमा खाता रोक्का गरी त्यसको सूचना सम्बन्धित निकायमा दिएमा मेरो/हाम्रो मन्जुरी छ ।)
- I/We have read the above GENERAL CONDITIONS GOVERNING ACCOUNT and hereby agree to be abiding by and be bound by them, be it in line with prevailing rules and regulations. (मैले/हामीले माथिका खाता सञ्चालन सम्बन्धी सम्पूर्ण नियमहरू अध्ययन गरे/गर्ने र उक्त नियमहरूका साथै प्रचलित नियम कानून मुताबिक पालना गर्न मन्जुर गर्दछु/गर्दछौ ।)
- I/We hereby declare that the information furnished above are true and correct to the best of my/our knowledge and I/We take the responsibility in the case of any false information. (माथि उल्लेखित जानकारीहरू जानकारीहरू सबै सत्य हो भन्दा ठहर भएमा म/हामी स्वायम् जिम्मेवार हुनेछु/छौ ।)

Date:

(मिति)

Day (दिन)	Month (महिना)	Year (साल)	

खातावालाको हस्ताक्षर

खातावालाको हस्ताक्षर

खातावालाको हस्ताक्षर